



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ४१) काठमाडौं, चैत १७ गते २०४८ साल (संख्या ५०

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना १

मुद्रा नियमहरू, २०४८

मुद्रा ऐन, २०४० को दफा ११ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले श्री ५ को सरकारको स्वीकृति लिई देहायका नियमहरू बनाएकोछः-

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यी नियमहरूको नाम “मुद्रा नियमहरू, २०४८” रहेको छ ।

(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा :

(क) “ऐन” भन्नाले मुद्रा ऐन, २०४० सम्झनुपर्छ ।

(ख) “बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनुपर्छ ।

(ग) “टक्सार” भन्नाले मुद्रा टकमरी गर्न बैंकले स्थापना गरेको टक्सार सम्झनुपर्छ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

209

- (घ) “मुद्रा” भन्नाले जुनसुकै धातुको वा धातुहरूको समिश्रणको पुरानो वा चलन चल्तीमा रहेको बैङ्कबाट निष्कासन गरिएको मुद्रा सम्झनुपर्छ ।
- (ङ) “स्मारिका मुद्रा” भन्नाले जुनसुकै धातुको वा धातुहरूको समिश्रणको पुरानो चलन चल्तीमा रहेको बैङ्कबाट विशेष अवसरमा निष्कासन गरिएको मुद्रा सम्झनुपर्छ ।
- (च) “मुद्राको सेट” भन्नाले विभिन्न मूल्य अंकीत एक वा एक भन्दा बढी मुद्रा राखी बैङ्कले सेटको रूपमा तोकेको मुद्राको सम्पूर्ण थान सम्झनुपर्छ ।

३. मुद्राको बिक्री र मूल्य:

- (१) मुद्राको अंकीत मूल्य जतिसुकै भएता पनि बैङ्कले निम्नबमोजिमका मुद्राहरूको बढी मूल्य तोकी बिक्री वितरण गर्न सक्नेछः
- (क) विदेशमा वा टक्सारमा टकमरी गरी निष्कासन गरिएको स्मारिका मुद्रा त्यस्तो मुद्राको सेट,
 - (ख) चलन चल्तीका मुद्राहरूको सेट,
 - (ग) चलन चल्तीमा रहेका तर निष्कासन हुन छाडेका पुराना मुद्रा वा स्मारिका मुद्रा ।
- (२) उपनियम (१) बमोजिम बिक्री वितरण हुने मुद्राको मूल्य तोक्दा बैङ्कले धातुको मूल्य, टकमरी खर्च भाडा भरोट तथा अन्य दृष्य वा अदृष्य खर्च समेत समावेश गरी तोक्नेछ ।
- (३) उपनियम (१) बमोजिमको मुद्राको बिक्री वितरण टक्सारले वा बैङ्कले स्वीकृति दिएको कार्यालय वा रजिष्टर फर्ममार्फत मात्र बिक्री गर्न गराउन सकिनेछ र त्यस्तो मुद्रा भारतीय नागरिक बाहेक अरु विदेशी नागरिकसँग विदेशी मुद्रा लिएर मात्र बिक्री गरिनेछ ।

४. मुद्रा निकासी गर्ने:

- (१) विशेषबाट मुद्राको माग भै आएमा वा बैङ्कले आवश्यक ठानेमा बैङ्कले मुद्रा निकासी गर्न सक्नेछ ।
- (२) मुद्रा निकासी गर्दा बिक्री वितरणको निमित्त कायम गरेको मूल्यमा भन्सार महसुल र निकासी गर्दासम्म जो लाग्ने खर्चसमेत समावेश गरेर मात्र बैङ्कले निकासी गरिने मुद्राको मूल्य कायम गर्नेछ ।

५. सम्झौताको शर्त बमोजिम मूल्य निर्धारण गरिने:

कुनै विदेशी सरकारले टकमरी गर्न पठाएको सिक्काको मूल्य टकमरी गर्न पठाउने विदेशी सरकार र बैङ्क बीच भएको सम्झौताको शर्त बमोजिम हुनेछ ।

(२)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

६. वाधा अडकाउ फुकाउने:

यस नियमावली बमोजिम कार्य सम्पादन गर्दा कुनै वाधा अडकाउ परेमा बैङ्कका गभर्नरले त्यस्तो वाधा अडकाउ फुकाउने व्यवस्था गर्न सक्नेछन् ।

७. खारेजी:

मुद्रा निकासी नियमहरू, २०१६ खारेज गरिएको छ ।

८. बचाउ:

मुद्रा निकासी नियमहरू, २०१६ अन्तर्गत भएको सबै काम कारबाही यसै नियमबमोजिम भए गरेको मानिनेछ ।

आज्ञाले,

ठाकुरनाथ पन्त

श्री ५ को सरकारको सचिव

सूचना २

श्री ५ को सरकारले भन्सार ऐन, २०१६ को दफा ६ को (१) उपदफा ले दिएको अधिकार प्रयोग गरी जापान-नेपाल कल्चरल एण्ड फ्रेंडशीप एशोसिएसन जापानबाट जनस्वास्थ्य सरोकार ट्रष्ट-नेपाललाई उपहारस्वरूप प्राप्त हुने जापानी यान ६ (नौ) लाख मूल्य बराबरको २ (दुई) थान Diagnous Ultra Sound Scanner मा लाग्ने भन्सार महसुल पूर्णरूपले छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ ।

सूचना ३

श्री ५ को सरकारले भन्सार ऐन, २०१६ को दफा ६ को उपदफा (१) र बिक्रीकर ऐन, २०२३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आधारभूत स्वास्थ्य सेवा खानेपानी परियोजनाको लागि जापानी रेडक्रस सोसाइटीबाट उपहारस्वरूप प्राप्त अमेरिकी डलर ८१७० (अक्षरेपी आठहजार एकसय सत्तरी) मूल्य बराबरको डाटामी ३८६ एस एक्स कम्प्युटर १ (एक) थान र सो सम्बन्धी सामानमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशित गरिएको छ ।

आज्ञाले,

कृष्णप्रसाद अधिकारी

उप-सचिव

(३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२०३

नेपाल अधिराज्यका
महालेखा परीक्षकको विभागको सूचना

लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ (संशोधन सहित) को दफा २ को खण्ड (क१) ले दिएको अधिकार प्रयोग गरी निम्नबमोजिमको अनुभवलाई पनि लेखापरीक्षणको अनुभव मानिने गरी तोकिएको छ ।

१. त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त निजी क्याम्पसहरूमा व्यावसायिक लेखा वा लेखापरीक्षणको प्रशिक्षण कार्य ।

आज्ञाले,
कृष्णप्रसाद न्यौपाने
निर्देशक

(४)
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।